

नेपाल सरकार
जनसङ्ख्या तथा वातावरण मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
जलविज्ञान महाशाखा
बाढी पूर्वानुमान शाखा

E-mail: floodhydrology@gmail.com, Site: <http://hydrology.gov.np> Tel: 01-4428236, Toll Free: 1155
Facebook Page: Nepal Flood Alert (नेपाल बाढी सूचना), Twitter: @DHM_FloodEWS

बिषेश बाढी पूर्वानुमान वुलेटिन

जारी मिति: २८ श्रावण २०७४, बेलुकी ६:०० बजे

बिगत ३ दिन देखि निकै सकृय मनसुनले देशको करिव पुरै तराई देखि महाभारत सम्मको क्षेत्रमा हिजो दिउँसो देखि भिषण पानी पर्न सुरु भई हिजो बेलुकि कन्काई, मोहना लगायतमा जलसतहले खतराको पार गरेको, हिजो मध्यरात १ बजे पच्छिम राप्तिको कुसुममा र बिहान ५ बजे बबई चेपाङ जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको र सुरक्षित स्थानमा बस्न तटिय क्षेत्रमा आम सर्वसाधारणलाई SMS मार्फत जानकारी गराईसकेका छौ ।

पच्छिम राप्तिको कुसुममा आज मध्यान्न पछि जलसतह बिस्तारै घट्दै गई पुरानै अबस्थामा फर्कने क्रममा छ तर बिहान देखि खतरा तह पार गरेको बबईमा हाल सम्म पनि खतरानै छ ।

आज बेलुका ५:३० बजे पुर्वि राप्ति नदीको रजैया स्थित जलमापन केन्द्रमा जलसतहले चेराबनीको तह पार गरेको उक्त स्थानहरूमा भारी बर्षा भईराखेको र खतरा पार हुने संभावना रहेकाले सुरक्षित स्थानमा रहन SMS पठाएको तथा बागमती नदीको तल्लो तटिय क्षेत्र (रौतहट,सर्लाही)मा भारी बर्षा भएकोले नदिको तटिय र डुबान भईरहने क्षेत्रमा रहनुहुनेहरू सुरक्षित स्थानमा बस्नहुन समेत अनुरोध गरी SMS पठाएका छौ ।

आज बेलुकि देखि भोली बिहान सम्मै बिषेश गरी पुर्वि भागमा भारि बर्षाको र अन्य भागमा मध्यम बर्षाको संभावना भएकाले पूर्वको झापा, ईलाम, सुनसरी, मोरङ, सप्तरी उदयपुर, धनकुटा , मध्यको रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र पश्चिममा कञ्चनपुर, कैलाली, र बर्दियाका मुख्यत चुरे र महाभारतबाट प्रबाह हुने- मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, बागमती, पूर्वरप्ती, रिउ खोला, बिनय खोला, अरुन खोला, तिनाउ, बाणगङ्गा, र पश्चिममा, मछेली, मोहना, बबई लगायतमा भोली बिहान सम्मै सम्मै अति उच्च जोखिम हुने देखिएकोले सावधानीको साथ रहनुहुन अनुरोध छ।